

## न्यायिक कोष ऐन, २०४३

लालमोहर र प्रकाशन मिति

२०४३।७।२४।२

संशोधन गर्ने ऐन

गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन  
गर्ने ऐन, २०६६ ♦

प्रमाणीकरण र प्रकाशन मिति

२०६६।१०।०७

२०४३ सालको ऐन नं १२

» .....

### न्यायिक कोषको स्थापना गर्न बनेको ऐन

**प्रस्तावना :** फिर्ता गर्नु पर्ने कोर्ट फी, दण्ड जरीवाना, धरौटी वा जमानतको रकम फिर्ता गर्ने काम छिटोछरितो गराउन, अदालत-भवन र न्यायाधीश तथा अदालतमा कार्यरत अन्य कर्मचारीहरूको आवास-भवन बनाउन, त्यस्ता भवनहरूको विस्तार, मर्मत र स्याहार-संभार गर्न तथा न्यायसम्बन्धी अरु आवश्यक कार्यहरू गर्न समेत आवर्ती कोष (रिभलविङ्ग फण्ड) को रूपमा एक न्यायिक कोषको स्थापना गर्न वाञ्छनीय भएकोले,

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम “न्यायिक कोष ऐन, २०४३” रहेको छ ।

(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि

प्रारम्भ हुनेछ ।

२. **परिभाषा :** विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,—

♦ यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेखि लागू भएको ।

» गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोध गर्ने ऐन, २०६३ द्वारा झिकिएको ।

- (क) “कोष” भन्नाले दफा ३ बमोजिम स्थापना भएको न्यायिक कोष सम्झनु पर्छ ।
- (ख) “समिति” भन्नाले दफा ७ बमोजिम गठित सञ्चालक समिति सम्झनु पर्छ ।
- (ग) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

३. कोषको स्थापना : (१) न्यायिक कोष नामको एक कोषको स्थापना गरिएको छ ।

(२) कोषलाई आवर्ती कोष (रिभलविङ्ग फण्ड) को रूपमा संचालन गरिनेछ ।

४. कोषमा रहने रकम : कोषमा देहायका रकमहरू रहनेछन्:-

- (क) नेपाल सरकारबाट समय-समयमा प्राप्त अनुदान,
- (ख) मुद्दाका पक्षले राखेको धरौटी वा जमानतको रकम ।

५. कोषको प्रयोग : कोषको रकम देहायका कार्यहरूमा खर्च गरिनेछ:-

- (क) कानून वा अदालतको फैसला वा आदेशबमोजिम फिर्ता गर्नु पर्ने कोर्टफी, दण्ड जरिवाना वा अन्य रकम फिर्ता गर्न,
- (ख) अदालतको फैसला वा आदेशबमोजिम फिर्ता गर्नु पर्ने धरौटी वा जमानत रकम फिर्ता दिन,
- (ग) कानून वा अदालतको फैसला वा आदेश बमोजिम दिनु पर्ने पुरस्कार र अन्य रकम दिन,
- (घ) अदालत भवन, न्यायाधीश र अदालतका अन्य कर्मचारीको आवास-भवन बनाउन र त्यस्ता भवनहरूको विस्तार, मर्मत एवं स्याहार-सम्भार गर्न र आवश्यक भएमा त्यसको लागि जग्गा खरीद गर्न,

(ड) कानून बमोजिम अदालतले गर्नु पर्ने अन्य कुनै न्यायिक कार्यमा खर्च गर्न ।

६. सोध भर्ना गर्ने : दफा ५ को खण्ड (क) वा (ग) बमोजिम दिएको वा फिर्ता गरेको रकम नेपाल सरकारबाट कोषमा सोधभर्ना गरिनेछ ।

७. संचालक समितिको गठन : (१) कोषको सम्पूर्ण काम कारवाईको संचालन र रेखदेख गर्न देहाय बमोजिमको संचालक समिति रहनेछः-

(क) प्रधान न्यायाधीश	-अध्यक्ष
(ख) सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश	-सदस्य
(ग) महान्यायाधिवक्ता	-सदस्य
(घ) नेपाल सरकारको सचिव, <sup>∇</sup> कानून तथा न्याय मन्त्रालय	-सदस्य
(ड) रजिष्ट्रार, सर्वोच्च अदालत	-सदस्य-सचिव

(२) संचालक समितिले आफ्नो कार्यविधि आफै व्यवस्थित गर्नेछ ।

८. कोषको व्यवस्था र संचालन : (१) कोषमा जम्मा हुने रकम तोकिएको बैंकमा तोकिएको खातामा जम्मा गरिनेछ ।

(२) कोषको खाताको संचालन तोकिए बमोजिम हुनेछ ।

९. अधिकार प्रत्यायोजन : समितिले आफ्नो अधिकार अदालतका न्यायाधीश वा कर्मचारीलाई सुम्पन सक्नेछ ।

<sup>∇</sup> हाल कानून, न्याय तथा ससदीय मामिला मन्त्रालय कायम रहेको ।

१०. नियम बनाउने अधिकार : यो ऐनको उद्देश्य कार्यान्वयन गर्नको लागि समितिको सिफारिशमा नेपाल सरकारले आवश्यक नियमहरू बनाउन सक्नेछ ।

---

दृष्टव्य :- (१) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएको शब्दहरू:-

“श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।

(२) केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा रूपादन्तरण भएका शब्दहरू :-

“ कोर्ट फी” को सट्टा “ अदालती शुल्क” ।